

जीवनभरको बीमाको सुरक्षा पाई सधैंभर ढुक्क
परिवारको भविष्य र सुरक्षाको लागि आजीवन निर्धक्क



बीमालेखका सुविधाहरू

१. सावधिक आजीवन सुविधा भएको बीमालेखको एक भिन्न मिश्रण ।
२. पारिवारिक सुरक्षा र सुनिश्चितताका लागि ।
३. जीवनभर वा ९९ वर्ष उमेरसम्म आजीवन वित्तीय सुरक्षा रहेको ।
४. बीमालेख धितोमा कर्जा सुविधा प्राप्त गर्न सकिने ।
५. आयकर छुट सम्बन्धी लाभ लिन सकिने ।

बीमालेखका विशेषताहरु:

आइएमई आजीवन (सावधिक) जीवन बीमा योजना
(IME Endowment Cum Whole Life Plan) बोनस सहित ।

विवरण:

१. न्यूनतम प्रवेश उमेर:	१८ वर्ष (नजिकको जन्मदिन)
२. अधिकतम प्रवेश उमेर:	६५ वर्ष (नजिकको जन्मदिन)
३. न्यूनतम बीमाशुल्क भुक्तानी अवधि:	५ वर्ष
४. अधिकतम बीमाशुल्क भुक्तानी अवधि:	५२ वर्ष
५. न्यूनतम उमेर सावधिक परिपक्वतामा:	२३ वर्ष
६. अधिकतम उमेर सावधिक परिपक्वतामा:	७० वर्ष
७. अधिकतम उमेर आजीवन अवधि परिपक्वतामा:	९९ वर्ष (पुरा भएको हुन पर्ने)
८. न्यूनतम बीमाङ्क रकम:	रु.१००,०००/-
९. अधिकतम बीमाङ्क रकम:	आयस्रोतको आधारमा ।
१०. बीमाशुल्क भुक्तानी तरिका:	वार्षिक, अर्धवार्षिक, त्रैमासिक

११. ठूलो बीमाङ्कमा छुट :

बीमाङ्क रकम	प्रदान गरिने छुट (प्रति हजारमा)
रु. २००,०००/- सम्म	छुट छैन
रु. २१०,०००/-देखि रु. ३००,०००/- सम्म	रु. १/-
रु. ३१०,०००/- र सो भन्दा माथि	रु. २/-

(बीमाङ्क रु.१०,००० को गुणाङ्कमा हुनुपर्नेछ)

१२. बीमाशुल्क भुक्तानी तरिकामा छुट :

बीमाशुल्क भुक्तानी तरिका	प्रदान गरिने छुट
वार्षिकमा	छुट २%
अर्धवार्षिकमा	छुट १%
त्रैमासिकमा	कुनै थप/छुट छैन ।

१३. बीमाङ्क रकम भुक्तानी दिइने अवस्था :

- क) बीमा समाप्त हुने मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिमा बीमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी दिइनेछ ।
- ख) बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी दिइनेछ ।
- ग) बीमा समाप्त हुने मिति पछि कुनै पनि समयमा बीमितको मृत्यु भएमा बीमाङ्क रकम मात्र थप भुक्तानी दिइनेछ । तर त्यस्तो थप भुक्तानी प्राप्त गर्न यस बीमालेख अन्तर्गतको सबै बीमाशुल्क भुक्तानी गरीसकेको हुनुपर्नेछ ।

१४. चुक्ता मूल्य/समर्पण मूल्य/कर्जा : बीमालेख अन्तर्गत यी सुविधा उपलब्ध हुनेछ ।

१५. पूरक करार सुविधा -

- (क) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit) : अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुग्नुजेल सम्म बीमितको दुर्घटनाको कारणबाट शारीरिक चोटपटक लागेर १८३ दिन भित्र बीमितको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ बापत एकमुष्ट भुक्तानी दिइनेछ ।

(ख) चालु बीमालेखमा बीमितको दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी असक्तता भएमा :

अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुग्नुजेल सम्म निम्न अनुसार लिन सकिन्छ :

(१) बीमाशुल्क मिनाहा लाभ (Premium Waiver Benefit) : यस पूरक करारमा उल्लेखित बीमाङ्क बराबर मूल बीमालेख अन्तर्गत तिर्नुपर्ने बाँकी बीमाशुल्क मिनाहा हुनेछ ।

(२) आम्दानी सुविधा (Income Benefit) : यस पूरक करारमा उल्लेखित बीमाङ्कको १% रकम मासिक रुपमा वा ३% रकम त्रैमासिक रुपमा बीमितलाई भुक्तानी दिइनेछ । साथै मूल बीमाङ्क रु. १० लाख सम्मको हकमा यो सुविधा ३ गुणा सम्म लिन सकिनेछ ।

(ग) एकमुष्ट भुक्तानी लाभ (Lump-Sum Benefit) : अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुग्नुजेल सम्म बीमितको दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी असक्तता भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम एकमुष्ट भुक्तानी लाभ बापत भुक्तानी दिइनेछ ।

(घ) काजकिया खर्च सुविधा (Funeral Expense Benefit) : अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुग्नुजेल सम्म बीमितको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम काजकिया खर्च बापत एकमुष्ट भुक्तानी दिइनेछ ।

(ङ) घातक रोग (Critical Illness) : अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ६५ वर्ष नपुग्नुजेल सम्म उल्लेखित घातक रोगहरु मध्ये कुनै एक रोगको पहिचान सहित आवश्यक प्रकृया पूरा गरेको अवस्थामा यस घातक रोगको बीमालेखको शर्तहरुको अधिनमा रही न्यूनतम रु. ५० हजार देखि अधिकतम रु. ५० लाख सम्मको उपचार सुविधा एकमुष्ट भुक्तानी दिइनेछ ।

पूरक करार सुविधाहरुको हकमा प्रति बीमित यस कम्पनीबाट जारी गरिएका सम्पूर्ण बीमालेखहरुको बीमाङ्कको जोड सहित तल उल्लेखित रकम सम्म मात्र उपलब्ध हुनेछ ।



* शर्तहरु लागू हुनेछन् ।

Scan me



Download Now

I.M.E. Life Insurance Company Ltd.

Hathway Complex, Lainchaur, Kathmandu
P. Box 740
977-01-4024071

info@imelifeinsurance.com